

अङ्क 7

अङ्क 7

DeKalb County School District को परिवारलाई अभिभावन,

यो वर्षको स्वरूप फरक भए पनि नयाँ शैक्षिक वर्ष सुरु हुने समय सधैं रोमाञ्चक हुन्छ । अनलाइन कक्षाहरू सञ्चालन भइरहेका छन् । यसकुरामा, म एकदम उत्साहित छु । म सकारात्मक परिस्थितिमा नयाँ विद्यालय वर्ष सुरु गर्न गइरहेको छु । हामी विश्वस्त छौं कि हाम्रो मेहनती योजना र उत्कृष्टताको प्रतिबद्धताले हाम्रा विद्यार्थीहरूलाई सम्भव भएसम्मको राम्रो सिकाइ अनुभव प्रदान गर्नेछ ।

हामीले यो हप्ता केही समस्याहरू सामना गर्नु परेको थियो । तर हाम्रा कर्मचारीहरू यी मध्ये धेरै समस्याहरू, कनेक्टिभिटी देखि लिएर रजिस्ट्रेसनका समस्याहरू समाधान गर्न सक्षम भएका छन् । हरेक चुनौतीले राम्रो काम गर्ने अवसर दिन्छ । प्रयोगमा नभएका उपकरणहरू फिर्ता गरेका धेरै परिवारहरूलाई विशेष धन्यवाद छ किनभने यसले सूचना प्रविधि विभागलाई खाँचोमा परेका विद्यार्थीहरूलाई यी उपकरणहरू दिन सहयोग गर्यो । DCSD, हामीले हिँड्ने बाटो यही हो !

यो हप्ता म हाम्रा विद्यार्थी तथा कर्मचारीहरूको उपहार तथा प्रतिभाहरू हेरेर खुसी हुन चाहन्छु । प्रारम्भिक सिकाइ केन्द्रका श्री Mark Knowles ले ब्रिटमोजी कक्षाको साथमा विद्यार्थीहरूलाई प्रेरित गर्नु भएको छ । तीन वर्षे बच्चाका एकजना अभिभावक Corinne ले भन्नुभयो, "श्री Knowles उत्कृष्ट हुनुहुन्छ !!! Corinne लाई साँच्चिकै चित्र बनाउने अभ्यासहरू मन पर्छ । उसलाई विशेषगरी श्री Knowles को चित्र बनाउन मन पर्छ । उनी चित्रमा आफूलाई कस्तो देखिन्छ भनेर भन्न सकिन्छन्, यो बुझाइ अमूल्य छ । श्री Knowles पाठहरू बुझाउन सङ्गीत तथा कथाहरू प्रयोग गर्नु हुन्छ । उनलाई यो कुरा पनि मन पर्छ"

म सुन्दर कलाको लागि सुश्री Corinne लाई धन्यवाद दिन चाहन्छु । म प्रभावित भएको छु !

### मानसिक स्वास्थ्य

हामी कोभिड-19 का संक्रमणका घटनाहरू र विद्यालयहरू पुनः खोज्ने योजनाको बारेमा विचार गरिरहेका छौं । यो शैक्षिक वर्ष सुरु गर्ने लाग्दा, हामी सम्झिन्छौं कि कोभिड-19 को महामारीले विभिन्न खालको ट्रमाको समस्या ल्याएको छ । यसले विद्यालय जाने उमेरका बालबालिका तथा उनीहरूको परिवारमा अनपेक्षित रूपमा प्रभाव पार्छ ।

DeKalb County School District ले हाम्रा विद्यार्थीहरूको भावनात्मक, मनोवैज्ञानिक, र सामाजिक समस्याहरू सम्बोधन गर्ने एउटा योजना बनाएको छ । अमेरिकी कङ्ग्रेसकी महिला प्रतिनिधि Lucy McBath ले आफ्नो चुनावी जिल्लामा विद्यार्थी तथा परिवारहरूले प्राप्त गर्ने भावनात्मक तथा मनोवैज्ञानिक सहयोगका सम्बन्धमा मनोवैज्ञानिक सेवा विभागबाट जानकारी प्राप्त गर्न स्कूल डिस्ट्रिक्टमा सम्पर्क गर्नु भएको थियो । अगस्त 18, 2020 मा, विद्यालयकी मनोविज्ञ Alanna Works ले "कोभिड-19 र मानसिक स्वास्थ्य" को विषयमा प्रस्तुतीकरण दिँदा

विशेषज्ञ प्यानलिस्टको भूमिका निभाउनु भएको थियो । सुश्री Work को प्रस्तुतीकरण र छलफलले विद्यालय जाने उमेरका बच्चाहरूको मानसिक स्वास्थ्यसम्बन्धी तथ्याङ्क, बालबालिकाहरूमा क्वारेन्टाइनले पार्न सक्ने मनोवैज्ञानिक प्रभाव, सहयोग प्रदान गर्ने साधारण सुझावहरूको बारेमा जानकारी प्रदान गरेको थियो । म Ms. Alanna Works लाई कृतज्ञता दिन चाहन्छु । उहाँले विद्यार्थी, कर्मचारी तथा परिवारहरूका लागि उपयुक्त सहयोग कार्यान्वयन गरिन्छ भनेर सुनिश्चित गर्न आफ्नो ज्ञान बाँड्नुभएको छ ।

नयाँ शैक्षिक वर्षमा प्रवेश गर्दै गर्दा, हामीले जनताको सेवकको रूपमा काम गरेको हरेक कुरामा हाम्रो मूल्यमान्यता अभिन्न अङ्गको रूपमा रहन्छ । समितिको अन्तिम बैठकका दौडान, वृहत् गुरुयोजनासँग सम्बन्धित जानकारी बैठक अगाडि तत्कालै उपलब्ध गराइएको थिएन । सार्वजनिक शिक्षाको काममा पारदर्शिता एकदम महत्त्वपूर्ण हुन्छ । कृपया [वृहत् गुरुयोजना](#) सँग सम्बन्धित यी कागजातहरू हेर्नुहोस् ।

अन्त्यमा, हाम्रो डिस्ट्रिक्ट उच्च गुणस्तर कायम हुने गरी सञ्चालन हुन्छ भनेर सुनिश्चित गर्न सहजताका साथ काम गर्ने हाम्रा कर्मचारीहरू प्रति म अत्यन्तै आभारी छु । नयाँ तरिका तथा वातावरणमा भर्चुअल रूपमा अध्ययन गर्दै गर्दा यति धेरै धैर्यता देखाउनु भएकोमा विद्यार्थी तथा परिवारहरूलाई धन्यवाद दिन चाहन्छु । उत्कृष्ट साथ सप्ताहन्त बिताउनुहोस् !

तपाईंको #1 प्रशंसक,

सुश्री Cheryl Watson-Harris, सुपरिन्टेन्डेन्ट